

Unaudited Financial Results (Quarterly)

2nd Quarter ended of Fiscal Year 2081/82

NPR. in '000'

Statement of Financial Position	This Quarter Ending	Previous Quarter Ending	Corresponding Quarter Ending of Previous Year
Assets			
Cash and Cash Equivalent	66,499	55,195	45,940
Due from NRB	538,735	226,455	270,124
Placements with BFIs	4,710,000	3,260,000	4,500,000
Loan and Advances	23,262,586	21,958,616	19,175,429
Investments Securities	7,081,116	4,105,803	4,422,243
Investment in Subsidiaries and Associates	-	-	-
Property and Equipment	66,822	71,442	85,497
Goodwill and intangible Assets	1,447	1,589	2,561
Other Assets	18,144	329,843	415,244
Total Assets	35,745,349	30,008,943	28,917,038
Capital and Liabilities			
Paid up Capital	21,600,000	21,600,000	21,600,000
Reserves and Surplus	3,572,539	3,321,958	2,913,329
Deposits	7,515,539	2,049,639	1,366,624
Borrowings	-	-	-
Bond and Debenture	2,283,326	2,283,013	2,282,250
Other Liabilities and Provisions	773,945	754,333	754,835
Total Capital and Liabilities	35,745,349	30,008,943	28,917,038
Statement of Profit or Loss	Up to This Quarter	Up to Previous Quarter	Up to Corresponding Quarter of Previous Year
Interest Income	1,243,919	622,262	1,478,400
Interest Expense	199,386	59,651	115,996
Net Interest Income	1,044,533	562,611	1,362,404
Fee and commission Income	14,562	13,654	5,631
Fee and commission Expense	26	20	11
Net Fee and commission Income	14,536	13,634	5,620
Other Operating Income	-	-	-
Total Operating Income	1,059,069	576,245	1,368,024
Impairment Charge/(Reversal) for loans and other Losses	(22,889)	(21,076)	196,780
Net Operating Income	1,081,958	597,319	1,171,244
Personnel Expenses	134,472	72,782	151,564
Other Operating Expenses	30,297	23,272	34,131
Operating Profit	917,189	501,265	985,549
Non-Operating Income/ (Expenses)	71	21	95
Profit Before Tax	917,260	501,286	985,644
Income Tax	275,274	150,386	295,661
Profit/(Loss) for the Period	641,986	350,900	689,983
Other Comprehensive Income	15,225	49,350	-
Total Comprehensive Income	657,211	400,250	689,983
Distributable Profit			
Net Profit/(Loss) as per Statement of Profit or Loss	641,986	350,900	689,983
Add/Less: Regulatory Adjustment as per NRB Directive	(119,875)	(114,693)	(335,024)
Profit/(Loss) after Regulatory Adjustments	522,111	236,206	354,959
Ratios			
Capital Fund to RWA	80.18%	87.16%	95.87%
Non-Performing Loan (NPL) to Total Loan (As per NRB Directive)	0.30%	0.07%	-
Total Loan Loss Provision to Total NPL (As per NRB Directive)	-	-	-
Cost of Fund	6.89%	7.75%	7.65%
Credit to Deposit Ratio (As per NRB Directive)	69.54%	79.25%	71.85%
Base Rate	-	-	-
Basic Earnings Per Share	5.94	6.50	6.39
Diluted Earnings Per Share	5.94	6.50	6.39

Notes

- The Bank has approved Loan amounting NPR. 32,119 million as of Poush end, 2081 and the drawdown of the loan shall be as per disbursement schedule.
- The Financial Statement has been prepared in accordance with the Interim Financial Reporting format provided in NRB Directive no. 04, NFRS 9- Expected Credit Loss Related Guidelines, 2024 and the principles and policies adopted by the Bank in accordance with NFRS.
- Previous period figures have been regrouped/rearranged/restated wherever necessary.
- The above figures are subject to change as per the direction of the Regulator/ External auditor.
- The Financial Results has been published in the Bank's website- www.nifrabank.com.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ बमोजिमको विवरण (नियम २६ को उपनियम १ सँग सम्बन्धित)

१. वित्तीय विवरण

- क) बैंकको आ.व. २०८१/८२ को दोस्रो त्रैमासको वित्तीय विवरण यसै साथ प्रकाशित गरिएको छ।
ख) प्रमुख वित्तीय अनुपातहरू

प्रति शेयर आमदानी (रु.)	५.९४	प्रति शेयर कुल सम्पतिको मूल्य (रु.)	१३१.५८
मूल्य आमदानी अनुपात	४१.२८	तरलता अनुपात (%)	९४.१५
प्रति शेयर नेटवर्थ (रु.)	११६.५४	सम्पतिमा प्रतिफल (%)	४.०५
इक्विटिमा प्रतिफल (%)	५.२९	औसत ईल्ड (%)	७.९५

२. व्यवस्थापकीय विश्लेषण

- क) समिक्षा अवधिमा बैंकले स्वीकृत गरेको परियोजनाहरूमा आवधिक अनुगमन गर्दै थप कर्जा प्रवाह गर्ने क्रम जारी राखेको छ। साथै थप परियोजनाहरू पनि विश्लेषणका अवस्थामा रहेका छन्।
ख) बैंकले निजि-सार्वजनिक साभेदारी अन्तर्गत निर्माण गर्ने सम्भाव्यता रहेको पूर्वाधारका परियोजनाहरूमा लगानी गर्न सरकारवालासँगको छलफल र अध्ययनको कार्य अगाडी बढाएको छ।

३. कानुनी कारवाही सम्बन्धी विवरण

- क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्था विरुद्ध कुनै मुद्दा दायर भएको भए।
- हालसम्म बैंक विरुद्ध कुनै मुद्दा दायर नभएको।
ख) संगठित संस्थाको संस्थापक वा संचालकले संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा दायर मुद्दा।
- यस सम्बन्धि बैंकमा कुनै जानकारी प्राप्त नभएको।
ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए।
- यस सम्बन्धि बैंकमा कुनै जानकारी प्राप्त नभएको।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

समिक्षा अवधिमा शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्य, कुल कारोबार भएको दिन र कुल कारोबार भएको संख्या र शेयर विवरण देहाय बमोजिम रहेको छ।

अधिकतम मूल्य (रु.)	३०८	कुल कारोबार दिन	५५
न्यूनतम मूल्य (रु.)	२४०।१०	कुल कारोबार संख्या	४३,६६१
पौष मसान्तको अन्तिम मूल्य (रु.)	२४५।४०	कुल कारोबार शेयर संख्या	८,११८,८६३

५. समस्या तथा चुनौती

- क) आन्तरिक समस्या तथा चुनौती
- बैंकको सम्पत्ति तथा दायित्वको बेमेलका कारण उत्पन्न हुने जोखिमको व्यवस्थापन।
- स्वदेशी तथा विदेशी वित्त बजारबाट दिर्घकालीन प्रकृतीको कम लागतको स्रोत संकलन।
ख) बाह्य समस्या र चुनौती
- अर्थतन्त्रमा आएको मन्दीका कारण पर्याप्त संख्यामा थप परियोजनाहरूका अवसरहरू नहुनु एवं लगानी स्विकृत भएका पूर्वाधार परियोजनाहरूमा कर्जा प्रवाह नहुनु।
- नयाँ परियोजनाहरूको लगानीमा बैंक तथा वित्तीय संस्था बीच तीव्र प्रतिस्पर्धा।
ग) रणनीति
- ऋण उपकरण र निक्षेप मार्फत स्रोत संकलन एवं पूर्वाधारको सार्वजनिक र निजी परियोजनाहरूमा गरिने कर्जा लगानीमा विविधिकरण।
- आयआर्जन गर्ने नयाँ क्षेत्रहरू विस्तार तथा ऋण उपकरण मार्फत लगानीको स्रोत परिचालनमा जोड।
- प्रदेश र स्थानीय सरकार सहितको संलग्नतामा पूर्वाधारको परियोजनाहरूको पहिचान गर्दै सोमा निजि क्षेत्रको लगानी प्रवर्द्धन गर्ने।
- समग्र जोखिम व्यवस्थापनको आधारभुत पक्षहरूलाई सर्वाधिकरण गर्ने।

६. संस्थागत सुशासन

- बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका निर्देशन तथा परिपत्रहरूको पूर्ण रुपमा पालना गरिएको छ। संस्थागत सुशासनलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको र संस्थागत सुशासन सम्बन्धी निर्देशन तथा परिपत्रहरूको अक्षरस पालना गरिएको छ।
- आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्न लेखापरीक्षण समिती (Audit Committee), जोखिम व्यवस्थापन समिती (Risk Management Committee) र सम्पत्ति शुद्धिकरण निवारण समिती (AML/CFT Committee) गठन गरिएको छ। साथै, नेपाल राष्ट्र बैंक, बाह्य तथा आन्तरिक लेखापरीक्षकबाट दिईएका सुझाव तथा निर्देशनहरूलाई कार्यान्वयन गराउनुका साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन व्यवस्थापनलाई सल्लाह र सुझावहरू निरन्तर रुपमा प्रदान गरिएको छ।
- कारोबारलाई छिटो, छरितो, चुस्त तथा वैज्ञानिक बनाउन तथा अन्य आवश्यक रणनीति तय गर्न व्यवस्थापन समिती (MANCOM), सम्पत्ती/दायित्व व्यवस्थापन समिती (ALCO) र व्यवस्थापन स्तरको कर्जा समिती (Management Credit Committee) लगायतका विभिन्न समितिहरू क्रियासिल रहेका छन्।
- नियमक निकायहरूबाट प्राप्त हुने निर्देशन, नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षण प्रतिवेदन, आन्तरिक तथा बाह्य लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका सुझाव तथा निर्देशनहरूलाई यस बैंकले सदैव पालना गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखि काम कारवाही अगाडी बढाउन बैंकका संचालक समिती र व्यवस्थापन प्रतिबद्ध रहेका छन्।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु। साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पुर्ण छन् तथा लगानीकर्ताहरूलाई सुसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाईएको छैन।



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड
(नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंक)

Krishna Tower, Baneshwor, Kathmandu, Nepal
Tel: 977-01-4794197/4790818
www.nifrabank.com
Email: info@nifrabank.com

